

## ढाका बुनाई उद्योग

### परिचय

ढाकाको टोपी, ओढन, चोली आदि अधिकांश नेपालीहरूका निमित सूचिका वस्तु हुन् । रुचि अनुसारको आवश्यकताभन्दा बढी पनि खास गरी विवाह, ब्रतबन्ध जस्ता शुभ कार्यमा टोपी चोली, ओढने आदि डिजाइनदार बुट्टे कपडाको लागि ढाका ने सबैले छान्दछन् ।

नेपालको जुनसुकै ठाउंहरूमा पनि गर्न सकिने साधारण सूति धागोलाई पक्की रङ्गले रंगाउन लगाइ सूचि अनुसार विभिन्न बुट्टा र डिजाइनमा पोलिष्टर, एकालिक यार्न समेत मिलाई ढाका कपडा बनाउन सकिन्छ । ढाका कपडा बन्नको लागी कुनै विशेष प्रकारको प्रविधिको आवश्यकता पढैन । साधारण हाते तान ढारा गाउं र पहाडमा पनि विना विद्युतशक्ति चलाउन सकिने प्रस्तुत उद्योग कम खर्चिलो छ । खास गरी ढाका बुनाई उद्योगबाट आवश्यकताको पूर्ति हुनाको साथै ग्रामिण क्षेत्रमा रोजगारीको अवसर पनि बढन जाने भएकोले ग्रामीण क्षेत्रमा सञ्चालन गर्ने संभाव्यतालाई दृष्टिगत गरी प्रस्तुत स्कीम तर्जुमा गरिएको छ ।

ढाँका कपडा बुनाई गर्ने उद्योगलाई आवश्यक पर्ने यन्त्र तथा उपकरणहरू, विद्युत शक्ति इन्धन, वार्षिक उत्पादन क्षमता, आदिका बारेमा उद्योग खोल्नु पूर्व जानकारी दिन खोजिएको छ । उद्योगीहरूले उत्पादनको प्रकृति हेरी यन्त्र वा उपकरण छान्न, तीनका इफिसियन्सी, उर्जा उपभोग र आर्थिक भारका बारेमा अग्रीम जानकारी समेत प्राप्त गर्न सक्छन् । आफूलाई आवश्यक पर्ने जनशक्ति, बैक बाट लिनु पर्ने ऋण तथा ब्याजका बारेमा, इन्सुरेन्स प्रिमियमका बारेमा सचेत रहन्छन् । उद्योगलाई आवश्यक पर्ने वार्षिक स्थिर खर्च, चल खर्च तथा भैपरिआउने खर्च, वार्षिक आमदानी नाफा नोक्सानीको आकलन समेत प्रस्तुत स्कीममा खुलाई सम्पूर्ण उद्यमीहरूलाई सजिलो बनाइएको छ ।

अझै वातावरणीय प्रतिकूल प्रभावका बारेमा जडान गर्नु पर्ने संयन्त्र तथा उद्योगी स्वयं वातावरण प्रति चनाखो र सक्रिय हुन अपनाउनु पर्ने तथ्य समेत यस स्कीममा उल्लेख गरिएको छ । यस स्कीमले उत्पादन प्रकृया, वातावरणीय पक्ष तथा रोकथामका उपायहरू, कामदारको स्वास्थ तथा सुरक्षा, तालीम र अग्नी तथा विद्युतीय आकस्मिक घटनाका बारेमा समेत समेटेको छ ।

ढाँका बुनाई उद्योग उत्पादन प्रकृया

### कच्चा पदार्थ खरिद

बजारबाट आवश्यक पर्ने कच्चा पदार्थ उन, पोलिष्टर र सुतिको धागो खरिद गर्ने

बविनमा भर्ने

धागोलाई चर्खाद्वारा बविनमा भरिन्छ । धागो भरेको बविनलाई किलमा राखेर वारपिडग गरी विममा भरिन्छ ।

तानमा भर्ने

धागोलाई कंगी तथा कोकामा भरी तानाको रूपमा तानमा जडान गरिन्छ ।

कपडा बुनाई

अर्को २ प्लाईको उन र रंगीन सिंगल सूती धागोलाई एउटा बाक्लो कागजमा गोली जस्तो डल्लो पारी बेरिन्छ र आवश्यकता अनुसारको बुटामा एक लाइन हातैले उक्त २ प्लाईको गोल्छा उन र सिंगल सूती धागो मध्ये जुन चाहिन्छ भरी अर्को लाइन पोलीष्टर धागोको बाना सटलब्दारा दिइन्छ । यस्तै प्रकारबाट अन्तिम डिजाइनसम्म बन्दै गरिन्छ गुणस्तर चेक गर्ने ।

यसरी बुनिएको कपडाको गुणस्तर चेक गरी विक्रीको लागि तयारी गरिन्छ ।

### उत्पादन प्रक्रिया प्रवाह:

आगत (Input)

प्रकृया (Process)

निर्गत (Output)

कच्चा पदार्थ

उन, पोलिष्टर र सुतिको धागो  
श्रम



बविनमा भर्ने



सुती धागो



तानमा भर्ने



कपडा बुन्ने



तयारी ढाका

कपडा

### वातावरणीय पक्ष

#### प्रदुषणको किसिम

प्रस्तुत उद्योगबाट खास गरी निम्नानुसारको खेर पदार्थको निस्काशन वा प्रदुषणबाट वातावरणमा असर पार्न सक्ने देखिन्छ ।

सि.नं.	प्रदुषणको किसिम	निश्काशन हुने बस्तुहरू
१	ठोस खेर पदार्थ	धागोको टुक्रा, धुलो
२	तरल खेर पदार्थ	तरल खेर पदार्थ निस्कैन

३	ध्वनी प्रदुषण	केही मात्रामा ध्वनी
४	वायु प्रदुषण	वायु प्रदुषण हुँदैन

### रोकथामका उपायहरु

सि.नं.	प्रदुषणको किसिम	रोकथामका उपायहरु
१	ठोस खेर पदार्थ	पून प्रयोग गर्न सकिन्छ ।
२	तरल खेर पदार्थ	छैन
३	ध्वनी प्रदुषण	त्यस्तो छैन
४	वायु प्रदुषण	छैन

### सरसफाई

उद्योगबाट निस्कने, खेर जाने ठोस पर्दार्थ को धागोको टुक्रा र धागोको धुलोहरु साना साना टुक्राहरु हुन जुन अन्य प्रयोगको रूपमा पून प्रयोग प्रयोग गर्नु सकिन्छ । साथै निम्न आचार संहिता अपनाउनु पर्दछ,

- कारखाना मेशिनहरु सरसफाई गरी बेला बेलामा मर्मत सम्भार गर्नु पर्दछ ।
- Good House Keeping Practice अपनाउनु पर्दछ ।

### कामदारहरुको स्वास्थ्य र सुरक्षा

कामदारहरुको स्वास्थ्य सुरक्षाको लागि प्राथमिक उपचारको व्यवस्था गर्नु पर्दछ । मास्क, पन्जा जस्ता स्वास्थ्य सुरक्षाका साधनहरु उपलब्ध गर्नु पर्दछ । कामदारहरुको स्वास्थ्य उपचारको लागि वरोवर स्वास्थ्य परिक्षणको व्यवस्था गर्नु पर्दछ ।

### ध्वनी प्रदुषणः

मेशिन जडान गर्दा फाउण्डेशन मजबुत गर्नु पर्दछ । जसले गर्दा मेशिन सचालन गर्दा कम्पन कम हुन्छ । मेसिनमा ग्रीज लुब्रिकेन्टहरु लगाउनु पर्दछ । जसले गर्दा कम आवाज निस्कन्छ । कामदारहरुलाई एअर प्लग र अन्य सुरक्षात्मक उपकरणहरु को व्यवस्था गर्न पर्दछ । ध्वनी प्रदुषणका कारक मेशिनहरुलाई छुटै कोठा भित्रमात्र संचालन गर्नु पर्दछ ।

### ट्रेनिङः

कामदारहरुलाई आवश्यकता अनुसारको कामको तालिमको व्यवस्था गर्नु पर्दछ ।

### अग्नी तथा विद्युतिय आकस्मिक घटना:

अग्नी नियन्त्रण गर्न अग्नि निवारक सिलिण्डर कारखानामा राख्न प्राथमिकता दिनु पर्दछ । विद्युतिय तार जडानमा विषेश होसियारी अपनाउनु पर्दछ ।

### परियोजनाको भलक

१) परियोजनाको नाम :-दाका बुनाई उद्योग		
२) उत्पादन क्षमता :- वार्षिक ३००० मिटर ढाका कपडा ।		
३) उत्पादन हुन वस्तु :- विभिन्न बुटाको ३६ इञ्ची चौडा ढाका कपडा ।		
४) कारखाना स्थापना हुन सक्ने स्थान :- शहरी तथा ग्रामिण क्षेत्रहरु		
५) वार्षिक काम गर्ने समय-दैनिक द घण्टा वार्षिक ३०० दिन एक शिप्ट		
६) कुल पूँजी लगानी क) कुल स्थिर पूँजी ख) कुल चालु पूँजी	रु२,१८,०००/- रु .७९,८००/-	रु. २,९७,८००/-
७) वित्तिय संस्थानबाट कृण सहुलियत- क) दीर्घकालीन कृण (स्थिर पूँजीमा ६०%) ख) अल्पकालीन कृण (चालु पूँजीमा ६०%)	रु.१,२०,०००/- रु .५०,०००/-	रु.१,७०,०००/-
८) मुनाफाको प्रतिशत- क) कुल पूँजी लगानीमा ख) स्वलागत लगानीमा	२१% ४९%	
९) पार विन्दु क) प्रतिसतमा ख) मुल्यमा	५९% रु.४,५३,०००/-	
१०) मुनाफा क) कुल वार्षिक उत्पादन बाट आमदानी ख) कुल वार्षिक उत्पादन खर्च	रु.७,६५,०००/- रु.७,०३,०००/-	रु.६२,०००/-
११) रोजगारी क) प्रत्यक्ष रोजगारी ख) अप्रत्यक्ष रोजगारी	२६ जवान ३ जवान	२९ जवान
१२) मूल्य अभिवृद्धि	७४%	

## स्कीम

### स्थिर पूँजी विवरण

१) जग्गा ६ आना		रु १५,००० ।-
२) कारखाना घर क) कारखाना घर ,गोदाम, कार्यालय गरी ७०० वर्गफिट ख) विद्युतीकरण	रु.१,१०,००० ।- रु.१,०५,०००।- रु. ५,०००।-	
३) मेसिन औजार क) विभिन्न साइजको काठको हातेतान पूरा सेट २० ४ फुटे १० थान ३ फुटे १० थान ख) चर्खा फेलु सेट ५ ग) ५ मिटर परिधिको वारपिड.ग सेट १ घ) वालाकढी ,विन टुकी सरल हुक तथा अन्य आवश्यक औजारहरु ड.) कोका कंगी विभिन्न साइजको च) ज्यावल ढक तराजु तथा विविध	रु.६२,०००।- रु १,०००।- रु ६,७००।- रु .४,२८०।- रु ५,३४०।- रु ३,५२०।-	रु ८५०००।-
४) फर्निचर फिक्सचर		रु.४,०००।-
५) उद्योगमा लगानी तथा संचालन अधिको खर्च		रु.४,०००।-
६) कुल स्थिर पूँजी लगानी		रु.२,९८,०००।-

### चालु पूँजी विवरण

१) कच्चामाल मौजदात २५ दिनको लागी	रु .१६,००० ।-	
२) प्रशोधनमा रहने १२ दिनको लागी	रु. २६,४०० ।-	
३) तयारी मालको मौजदात ७ दिनको लागी	रु .१५,४०० ।-	
४) उधारो विक्री १० दिनको लागी	रु. २२,००० ।-	
५) कुल चालु पूँजी		रु. ७९,८००।-
६) कुल पूँजी लगानी क) कुल स्थिर पूँजी ख) कुल चालु पूँजी	रु.२,९८,०००।- रु ७९,८००।-	रु.२,९७,८००।-

### वार्षिक उत्पादन खर्च

१) घ्रास कट्टी क) कारखाना घर ५% ख) मेशिन औजार १०% ग) फर्निचर तथा फिक्सचर २०%	रु.५,५००/- रु.८,५००/- रु ८००/-	रु.१४,८००/-
२) विमा (कुल स्थिर पूँजीमा जग्गाको मूल्य वाहेक) १%		रु.२,०३०/-
३) व्याज (दिर्घकालीन कृण) १,२०,०००/-को १६% ले		रु.१९,२००/-
४) अप्रत्यक्ष खर्च- क) व्यवस्थापक १ मासिक रु.२१००/- ले ख) लेखापाल १ मासिक रु १५००/- ग) पियन र पाले १ रु. ७५०/- ले	रु.२१,६००/- रु १८,०००/- रु ९,०००/-	रु ४८,६००/-
५) कार्यालय तथा अन्य खर्च क) मसलन्द छपाई आदि ख) भत्ता परिवहन घ) विविध	रु.२,४००/- रु ९००/- रु. ७००/-	रु.४,०००/-
६) लेखापरिक्षण खर्च  कुल स्थिर खर्च-		रु.१,३७०/-  रु.९०,०००/-
७) कच्चामाल क) २४० नं को धागो ३४ पोका रु ५४२/- ख) २ प्लाइको उन ३७५ किलो रु.२२०/- ग) रंगीन सिंगल सूति धागो ७५ पोका रु.६६०/- घ( पोलीष्टर धागो १८७ किलो रु २१०/- ड.) विविध	रु. १८,४२८/- रु. ८२,५००/- रु ४९,५००/- रु ३९,२७०/- रु . २,३०२/-	रु.१९२,,०००/-
८) प्रत्यक्ष कामदार क) वारपिंग समेत गरी बुन्ने २० जना ३००० मीटर को प्रति मीटर ज्याला रु १२०/- ख) बविन टुकी भर्ने ५ जवान मासिक रु ८००/-	रु. ३,६०,०००/- रु ४८,०००/-	रु.४,०८,०००/-
९) उत्पादन तथा अन्य खर्च क) विद्युत ख) पानी महसुल ग) ढुवाणी ड) विविध	रु .१,५००/- रु . २००/- रु १,५००/- रु ८००/-	रु.४,०००/-
१०) व्याज दिर्घकालीन कृण रु.५०,०००/- को १८%		रु.९,०००/-
११) कुल चल खर्च		रु.६,९३,०००/-
१२) कुल वार्षिक उत्पादन खर्च		रु.७,०३,०००/-

१३) वार्षिक उत्पादनबाट आम्दानी ढाका कपडा ३००० मिटर उत्पादन को प्रति मिटर रु ३५५।-	रु. ७,६५,०००।-	रु. ७,६५,०००।-
१४) मुनाफा क) कुल वार्षिक उत्पादनबाट आम्दानी ख) कुल वार्षिक उत्पादन खर्च	रु. ७,६५,०००।- रु. ७,०३,०००।-	रु ६२,०००।-
१५) लगानिको प्रतिशत क) कुल पूँजी लगानीमा ख) इक्विटी लगानीमा	२९% ४९%	